


सूचनाको हक सम्बन्धी अर्ध बार्षिक (दोश्रो त्रैमासिक) प्रतिवेदन २०७८ पौष

Table of Contents

पत्र 2



महाकाली नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
दार्चुला

१. भूमि
का.....
२. महाका
ली
नगरपा
लिका
को

परिचय.....	3
३. महाकाली नगरपालिकको स्वरूप र प्रकृति	4
४. निकायको कार्यक्षेत्र	5
५. निकायको काम कर्तव्य र अधिकारी	6
६. महाकाली नगरपालिकामा हाल सम्म कर्तरत रहको कर्मचारी संख्या र कार्य विवरण	12
७. महाकाली नगरपालिकाको कार्यालयबाटबाट प्रदान गरिने सेवा तथा काम कर्तव्यहरु	14
८. महाकाली नगरपालिका शाखा र जिम्मेवार अधिकारी	15
९. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि	15
१०. निर्णय गर्ने प्रक्रिया र अधिकार	16
११. निर्णय उपर उजुरी सुन्ने अधिकारी	16
१२. नगर कार्यपालिकाको कार्यालयबाट सम्पादन गरेको कार्यहरुको विवरण	16
१३. सूचना अधिकारी र प्रमुखको नाम पद	22
१४ महाकाली नगरपालिकाका ऐन, नियम, कार्यविधि, र निर्देशिकाको सूचि	22
१५. २०७८ पौष मसान्त सम्मको आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण	24
१६. तोकिए बमोजिम अन्य कार्यको विवरण	24
१७. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण	24
१८. वर्गीकरण तथा संरक्षण गरिएका सूचनाको नामावली र संरक्षण गर्न तोकिएको अवधि	24
१९. सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिएको विवरण	25
२०. सूचना प्रकाशन सम्बन्धि व्यवस्था	25
२१. समस्या तथा चुनौति	26
२२. संघीय तथा प्रदेश सरकारबाट अपेक्षा	26



महाकाली नगरपालिका
Mahakali Municipality
नगर कार्यपालिकाको कार्यालय
Office of Municipal Executive

खलंगा दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल
Khalanga Darchula, Sudurpashchim Province, Nepal

प.स. २०७८/०७९
च.न. १११९९/१९९



मिति:-२०७८।०९।१४

विषय:- सूचनाको हक सम्बन्धी प्रतिवेदन सम्बन्धमा ।

श्री राष्ट्रिय सूचना आयोग,
का.म.न.पा. बानेश्वर, देवीनगर काठमाण्डौ ।

उपरोक्त सम्बन्धमा सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ५ (३) र नियमावलीको नियम ३ ले सार्वजनिक गर्नु भनि किटान गरेका सूचनाहरु संग सम्बन्धित विवरण सहित आ.व. २०७७/७८ को कार्तिक देखि पौष मसान्त सम्म महाकाली नगरपालिकाबाट सम्पादन भएका कार्यहरुको विवरण र संघीय सरकार तथा प्रदेश सरकारबाट तोकिएका अन्य क्रियाकलापहरुको दोश्रो त्रैमासिक प्रतिवेदन तयार गरी पठाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

बोधार्थः
श्री जिल्ला हुलाक कार्यालय,
खलंगा, दार्चुला ।
श्री जिल्ला प्रशासन कार्यालय, दार्चुला
श्री सूचना प्रविधि इकाइ मनपा वेबसाइटमा अपलोड गर्ने ।

.....
(नर सिंह चड्ढा)
नि. प्रमुख प्रशासकीय अधिकृत
नि. प्रमुख प्रशासकीय अधिकृत

ईमेल info@mahakalimun.gov.np, mmdarchula@gmail.com,
website www.mahakalimundarchula.gov.np
Facebook page: <https://www.facebook.com/mahakalimun>
फोन नं ०९३-१२०१३७, टोलफ्री नं. १६६०९३४२१३७

१. भूमिका

नेपालको संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेकोछ। आफ्नो वा सार्वजनिक सरोकारवालाहरुको कुनै पनि सूचना पाउने नागरिकको उक्त मौलिक हकलाई प्रचलित गर्न सूचनाको हक सम्बन्धि ऐन, २०६४ र सूचनाको हक सम्बन्धि नियमावली, २०६५ कार्यान्वयनमा रहेकाछन् । सार्वजनिक महत्वका सूचना आम नागरिकको सरल र सहज पहुँच पुऱ्याई सूचनाको हक संरक्षण गर्नु तथा राष्ट्र र नागरिकको हितमा प्रतिकुल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्नु सार्वजनिक निकायको दायित्व हो। उल्लेखित दायित्वलाई आत्मसात गर्दै महाकाली नगरपालिकाले ऐनको दाफा ५(३) र नियमावलीको नियम (३) ले सार्वजनिक गर्नु भनि किटान गरेका सूचनाहरु प्रत्येक तीन तीन महिनामा सार्वजनिक गर्दै आएकोछ। यो विवरण आ.ब. २०७८/७९ को दोश्रो त्रैमासिक तथा २०७८ पौष मसान्त सम्म महाकाली नगरपालिकाले सम्पादन गरेका कार्यहरुको विवरण र संघीय सरकार तथा प्रदेश सरकारबाट तोकिएका अन्य क्रियाकलापको विवरण तयार गरिएकोछ ।

प्रस्तुत सार्वजनिक विवरण महाकाली नगरपालिका दार्चुलाबाट सम्पादित क्रियाकलापहरुको विवरण रहेको र सो सम्बन्धमा सरोकारवालाहरुबाट सुधार गर्नु पर्ने पक्षमा पृष्ठपोषण हुनेछ भन्ने विश्वास समेत लिईएकोछ ।

२. महाकाली नगरपालिकाको परिचय

नेपाल राज्यको पुनः संरचना संगै नेपाल राज्यको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटे थाप र दत्तु (साबिक अपी नगरपालिकाका वडा नं. ४ देखि १७) र साबिक दत्तु गा.वि.स.लाई समेटेर मिति २०७३ फागुन २७ मा ९ वटा वडा विभाजन गरी स्थापना भएको महाकाली नगरपालिका हिन्दुहरुको मुख्य एवम् पवित्र धार्मिक तिर्थ स्थल कैलाश मानसरोवरको प्रवेश द्वारको रूपमा भारत उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला संग सिमाना जोडिइ महाकाली नदीको किनारमा अवस्थित नगरपालिका विश्वमानचित्रमा २९ डिग्री ३६ मिनेट देखी २९ डिग्री ४५ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २४ मिनेट देखी ८१ डिग्री ०९ मिनेट पुर्वी देशान्तर सम्म फैलिएको यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहुँ गाउँपालिका र दक्षिणमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका संग सिमाना जोडिएको छ। महाकाली नगरपालिकाले कुलक्षेत्रफल १३५.११ वर्ग कि.मी. र २१२३१ रहेको महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ ।

धार्मिक एवं साँस्कृतिक शक्तिपिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रूपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाती, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको र दार्चुला जिल्लाको सदरमुकामको रूपमा अवस्थित छ।

मिति २०७३ फागुन २७ मा ९ वटा वडामा विभाजित नगरपालिकाको वडा अनुसारको संरचना देहाय बमोजिम रहेकोछ। संलग्न विवरणमा घरधुरी र जनसंख्या २०६८ को जनगणनाको आधारमा उल्लेख गरिएकोछ ।

वडा नं	समावेश भएका साविक गाविस/नपा	साविक वडा नं.	घरधुरी	जनसंख्या	क्षेत्रफल (वर्ग कि.मि.)	सदरमुकाम	वडा केन्द्र	क्षेत्रफल
१	अपी	४५ र ६	५२९	२८२२	१३५.११	साविकको अपी नगरपालिकाको कार्यालय	छापरी	
२	अपी	७ र ८	३८१	२०४८			सेला	
३	अपी	९ र १०	४०४	२१८०			बाँज	
४	अपी	११	११७२	४२८२			बाङ्गाबगर	
५	अपी	१२ र १३	६८६	२८०७			गल्फै	
६	अपी	१४	२५८	१५३९			निसील	
७	अपी	१५	२५४	१३५४			थाप	
८	अपी	१६ र १७	३८४	२०१३			असीगाडा	
९	दत्तु	१ देखि ९	४५८	२१८६			दत्तु	
जम्मा			४५२६	२१२३१				

नगर पार्श्वचित्र २०७७ अनुसार महाकाली नगरपालिकाको वस्तुस्थिति विवरण

वडा नं	वडा केन्द्र	घरधुरी	जनसंख्या			क्षेत्रफल Km ²	क्षेत्रफल
			महिला	पुरुष	जम्मा		

वडा नं	वडा केन्द्र	घरधुरी	जनसंख्या			क्षेत्रफल Km ²	कैफियत
			महिला	पुरुष	जम्मा		
१	छापरी	548	१६१६	१६७२	३२८८	१९.१२	
२	सेला	३८८	१२१६	१३२५	२५४१	१५.०७	
३	बांज	३४८	१०१०	१०८३	२०९३	२०.२५	
४	बाङ्गाबगर	७५९	२०९२	२१४२	४२३४	२.८६	
५	गल्फै	७४७	१८५५	१९४३	३७९८	१८.१४	
६	निसील	२४७	८२६	९४८	१७७४	२३.०९	
७	धाप	२७४	७९३	८६०	१६५३	१५.५२	
८	असीगाडा	३४९	११०४	१०९९	२२०३	१०.८१	
९	दत्तु	५०४	१४१६	१४६७	२८८३	१०.२५	
जम्मा		४१६४	११९२८	१२५३९	२४४६७	१३५.११	

३. महाकाली नगरपालिकाको स्वरूप र प्रकृति

नेपालको संविधानको धारा ५६ उपधारा ४ बमोजिम तीन वटा स्थानीय तह हुने व्यवस्था अनुसार संविधानको धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार अनुसार महाकाली नगरपालिकाको संरचना तयार भएकोछ । संविधानको धारा २१४ र स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ११ मा उल्लेखित काम कर्तव्य र अधिकारहरुको कार्य सम्पादन गर्न दार्चुला जिल्लामा ९ वटा स्थानीय तहहरु निर्धारण भए बमोजिम महाकाली नगरपालिकाको कार्यालय रहने व्यवस्था गरिएको छ ।

नेपालको संविधान एवम् स्थानीय सरकार संचालन ऐन, २०७४ बाट प्रदत्त काम कर्तव्य र अधिकार अन्तरगत महाकाली नगरपालिकाले विकास निर्माण तथा क्षमता अभिवृद्धि लाग्यतका कार्य सम्पादन गर्न संघीय सरकार, प्रदेश सरकार र गैससहरु बीच समन्वयकारी भूमिका निर्वाह गरी कार्य सम्पादन गर्नु पर्ने प्रकृति रहेकोछ

महाकाली नगरपालिकाको संरचना देहाय बमोजिम रहेकोछ ।

नगर कार्यपालिकाको दरबन्दी विवरण

सि. नं.	पद नाम (रिक्त समेत खुलाउने)	सेवा/समुह/उपसमुह	तह/श्रेणी	जम्मा	कैफियत
१	प्रमुख प्रशासकीय अधिकृत	प्रशासन/सा.प्र.	10	१	रिक्त
२	अधिकृत	शिक्षा/शि. प्र.	९/१०	१	रिक्त
३	सि.डि.ई.	इन्जि./सिभिल	९/१०	१	रिक्त
४	अधिकृत	प्रशासन/सा.प्र.	७/८	१	रिक्त
५	लेखा अधिकृत	प्रशासन/लेखा	७/८	१	रिक्त
६	अधिकृत	शिक्षा/शि. प्र.	८	१	
७	जनस्वास्थ्य अधिकृत	स्वास्थ्य/ज.स्वा.	७/८	१	रिक्त
८	इन्जिनियर	इन्जि./सिभिल	७/८	१	रिक्त
९	अधिकृत	प्रशासन/सा.प्र.	६	२	
१०	आ.ले.प. अधिकृत	प्रशासन/लेखा	६	१	रिक्त
११	प.हे.न.	स्वास्थ्य/क.न.	६	१	
१२	हेल्थ असिष्टेन्ट	स्वास्थ्य/हे.इ.	५/६	१	रिक्त
१३	सहायक	प्रशासन/सा.प्र.	५	५	२ रिक्त
१४	लेखापाल	प्रशासन/लेखा	५	१	
१५	कम्प्युटर अपरेटर	विविध	५	१	
१६	प्रा.स.	शिक्षा/शि. प्र.	५	१	रिक्त
१७	सब-इन्जिनियर	इन्जि./सिभिल	५	२	
१८	महिला विकास निरीक्षक	विविध	५	१	
१९	अमिन	इन्जि.	४	१	
२०	सहायक	विविध	४	२	
२१	सलेपा	प्रशासन/लेखा	४	१	
२२	स.म.वि.नि	विविध	४	१	
वडा कार्यलयको दरबन्दी विवरण					
१	सहायक	प्रशासन/सा.प्र.	५	४	
२	सब-इन्जिनियर	इन्जि./सिभिल	५	४	
३	सहायक	प्रशासन/सा.प्र.	४	५	
४	सब-इन्जिनियर	इन्जि./सिभिल	४	५	
अन्य सेवा तर्फ					
१	अधिकृत	कृषि/कृषि प्रसार	६	१	
२	प्रा.स.	कृषि/कृषि प्रसार	५	२	
३	ना.प्रा.स.	कृषि/कृषि प्रसार	४	१	
४	पशु चिकित्सक	कृषि/भेटरनरी	७	१	
५	अधिकृत	कृषि/भेटरनरी	६	२	
६	सहायक	कृषि/भेटरनरी	५	१	

४. निकायको कार्यक्षेत्र

- सामाजिक क्षेत्र (शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, फोहरमैला व्यवस्थापन, सामाजिक सुरक्षा, आदि जस्ता विषय),
- आर्थिक क्षेत्र (कृषी, गैर कृषी उद्योग, र सेवा एवं पर्यटन व्यवसाय, वन तथा वनस्पतिको उपयोग),
- भौतिक पूर्वाधार निर्माण (सडक तथा यातायात संजाल, सिचाई, उर्जा र जलश्रोतको प्रयोग र उपयोग समेत, समाजिक पूर्वाधार जस्तै विद्यालय, स्वास्थ्यसेवा, कार्यालय भवन, गरिब घरपरिवारका लागि बसोवास गरिने भवन, ल्यान्ड फिल साइट निर्माण आदि),
- ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक सम्पदापूर्वाधारको विकास, संरक्षण र सम्बर्धन,
- अन्तर सम्बन्धित सरोकारका विषयहरू (बालबालिका, लैङ्गिक, अपांगता भएका व्यक्ति, जेष्ठनागरिक, अल्पसंख्यक, विपन्नबर्ग र कमजोरबर्ग, वातावरण मैत्री),

- आन्तरिक आय बृद्धि र राजस्व परिचालन,
- सुशासन तथा समावेशी विकासको पालना, प्रवर्धन तथा विकास,
- सूचना, संचार तथा प्रविधीको विकास र कागज रहित सेवाको प्रवर्धन,
- संगठन विकास, समन्वय, कार्यालय स्थापना व्यवस्थापन,
- नीति, कानून, मापदण्ड, योजना, नियमन सम्बन्धी कार्य का साथै समन्वय,
- प्रमाणित तथा सिफारिशहरू तथा अन्य विषयहरू।

५. निकायको काम कर्तव्य र अधिकारी

नेपालको संविधानको धारा २१४ अनुसार स्थापना भएको महाकाली नगरपालिकाको संविधानको अनुसुचि-८ (एकल अधिकारक्षेत्र) अनुसुचि-९ (साझा अधिकार क्षेत्र) र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ बमोजिम नगरपालिकाको काम, कर्तव्य अधिकार देहाय बमोजिम हुनेछः-

१) अनुसुचि-८ बमोजिम एकल अधिकारक्षेत्रको काम कर्तव्य र अधिकार

क) नगर प्रहरी

नगर प्रहरी गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन, निम्न कार्यमा सहयोग पुर्याउनको लागि नगर प्रहरीको परिचालन सक्ने ।

- गाउँपालिका वा नगरपालिकाको नीति, कानून तथा निर्णय कार्यान्वयन,
- गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
- सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन,
- सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
- न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
- सार्वजनिक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा, तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
- अनधिकृत विज्ञापन तथा होडिड-बोर्ड नियन्त्रण,
- छाडा पशु चौपायाको नियन्त्रण,
- अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,

ख) सहकारी संस्था

- सहकारी संस्था सम्बन्धी नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापण्ड निर्धारण र नियमन,
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रिय, बिषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

ग) एफ.एम. सञ्चालन

- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमान र खारेजी,
- प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- सङ्घीयरप्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
- जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- ढुंगा, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुंगा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन,

- ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बङ्गी जम्प, जिपफ्लायर र्यापिडिङ्ग, मोटरबोट, केवुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
 - सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन,
 - स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन, राजस्व सूचनाको आदान प्रदान,
 - सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
 - स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, पदण्ड र नियमन,
 - मालपोत सङ्कलन र अन्य कार्य।
- ड) स्थानीय सेवाको व्यवस्थापन (कर्मचारी व्यवस्थापन)
- संविधानको धारा ३०२ बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
 - सङ्गठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
 - सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरी सङ्गठन संरचना तथा दरबन्दी निर्धारण,
 - स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- च) स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन
- आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन,
 - जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- छ) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
 - सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
 - राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
 - सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
 - सुरक्षित बस्ती विकास
 - पर्यटन क्षेत्रको विकास,
- ज) आधारभूत र माध्यमिक शिक्षा
- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाई र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
 - सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन,
 - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
 - मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
 - विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
 - गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
 - गाउँ तथा नगर शिक्षा समिति र विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
 - विद्यालयको नामाकरण,
 - सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
 - विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
 - सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
 - सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
 - आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
 - विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
 - निःशुल्क शिक्षा तथा छात्रवृत्तिको व्यवस्थापन,
 - ट्यूसन, कोचिङ्ग जस्ता अध्यापन सेवाको अनुमति तथा नियमन,
 - स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
 - माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
 - सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,

- शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम, क्षमता विकास,
- झ) आधारभूत स्वास्थ्य र सरसफाई
- आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवा
 - अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
 - आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवा
 - अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
 - स्वास्थ्य सेवाका भौतिक पूर्वाधार
 - स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर
 - सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
 - स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, सेवा शुल्क निर्धारण,
 - रक्त सञ्चार सेवाको सञ्चालन
 - स्थानीय र शहरी स्वास्थ्य सेवा,
 - प्रदुषण नियन्त्रण, स्वास्थ्य क्षेत्रबाट निस्कासित फोहोरमैला व्यवस्थापन
 - कुपोषण न्यूनीकरण
 - सङ्घीयप्रदेश स्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको लक्ष्य र गुणस्तर तोक्ने
 - जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
 - स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
 - स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
 - स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
 - औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
 - स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
 - स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
 - जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
 - प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
 - स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास,
 - जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
 - सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण
 - आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
 - जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
 - रोगको नियन्त्रण तथा रोकथाम,
 - आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन।
- ञ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
- बजार तथा हाट बजार व्यवस्थापन र अनुगमन,
 - स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण
 - व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
 - स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
 - स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
 - निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
 - स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
 - स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
 - उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन
 - स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
 - वातावरण संरक्षण र जैविक विविधता, न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास
 - वातावरणीय जोखिम न्यूनीकरण, वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
 - हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
 - जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने उपभोग्य वस्तुको बेचबिखन र उपभोगको नियन्त्रण,
- ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई

- स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुङ्गे पुल, पुलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
 - स्थानीयस्तरका सिँचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
 - यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- ठ) नगर सभा, मेलपिलाप र मध्यस्थताको व्यवस्थापन
- स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
 - सभाका समितिहरूको गठन र सञ्चालन,
 - स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,
 - कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
 - विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
 - गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
 - स्थानीय मेलिमलाप र मध्यस्थता सम्बन्धी कार्य ।
- ड) स्थानीय अभिलेख व्यवस्थापन
- जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र (Profile) तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
 - सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
 - सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यावसायको विवरण सहितको अद्यावधिक अभिलेख,
 - आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
 - स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
 - स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- ढ) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण
- स्थानीय जग्गाको नाप नक्सा, किताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
 - जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
 - भूमिको वर्गीकरण अनुसारको लगत,
 - सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
 - नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- ण) कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
- कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
 - कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
 - पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
 - पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
 - पशु आहारको गुणस्तर नियमन, उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन
 - स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
 - पशुपन्छी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
 - पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन, पशुपन्छी बीमा र कर्जा सहजीकरण,
- त) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन
- सङ्घ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
 - लगत अद्यावधिक, परिचयपत्र वितरण,
 - सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
 - जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन
 - सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
 - सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- थ) बेरोजगारको तथ्याङ्क सङ्कलन

- रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन
 - स्वदेशी तथा विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन,
 - विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन,
 - रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
 - वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
 - वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग, फर्केका व्यक्तिहरूको सामाजिक पुनःएकीकरण,
- द) कृषि प्रसारको व्यवस्थापन संचालन र नियन्त्रण
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यावयन, अनुगमन र नियमन,
 - कृषि प्रसार तथा जनशक्ति प्रक्षेपण, व्यवस्थापन र परिचालन,
 - कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा,
 - स्थानीय स्तरको कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
 - कृषि सम्बन्धी सूचना प्रचार प्रसार
 - कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
 - कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
 - स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
 - प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
 - कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियमन सम्बन्धी अन्य कार्य ।
- ध) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
 - स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन,
 - स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- न) विपद् व्यवस्थापन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
 - स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
 - विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
 - विपद् व्यवस्थापनमा समन्वय र सहकार्य,
 - विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन विपद् जोखिम न्यूनीकरण आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
 - पुनर्स्थापना र पुनर्निर्माण,
 - विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
 - स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
 - समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम
- प) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
- पानी मुहानको संरक्षण,
 - सामुदायिक भू-संरक्षण र सो मा आधारित आय आर्जन कार्यक्रम,
 - भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
 - खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन,
 - बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्बर्द्धनमा सहयोग,
 - भौगर्भिक नक्सा प्रकाशन।
- फ) भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास
- पुरातत्त्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
 - परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
 - भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य,
 - प्रचलित कानून बिरुद्धका कुरिती तथा कुसंस्कार बिरुद्ध सामाजिक परिचालन कार्य ।
- २) संविधानको अनुसुचि ९ अनुसार साझा अधिकारक्षेत्रका काम कर्तव्य र अधिकार
- क) खेलकुद र पत्र पत्रिका

- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- खेलकुद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय,
- खेलकुदको विकास र प्रवर्द्धन,
- खेलकुद प्रतियोगिता आयोजना र सहभागीता ।

ख) स्वास्थ्य

- संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निधारण,
- जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता सञ्चालन अनुमति र नियमन,
- स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी -पब्लिक हेल्थ सर्भेलेन्स),
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिप्टिभ स्वास्थ्य सेवाको सञ्चालन,
- स्वस्थ जीवन शैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- जुनोवटक र कीटिन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- रोगको नियन्त्रण तथा रोकथाम,
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।

ग) विद्युत खानेपानी तथा सिंचाइ जस्ता सेवाहरू

- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- स्थानीय साना सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निधारण र सङ्कलन सम्बन्धी व्यवस्थापन ।

घ) सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- प्राकृतिक श्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- खनिज पदार्थको उत्खनन र रोयल्टी सङ्कलन,
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन ।

ङ) वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- स्थानीयस्तरमा निजी वनको प्रबर्द्धन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्भेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन,
- वनबीउ बगैँचा स्थापना र प्रबर्द्धन,
- नर्सरी स्थापना, बिरुवा प्रवर्द्धन,
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन,
- मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- स्थानीय प्राणी उद्यान एचिडियाखाना^० को स्थापना र सञ्चालन,

- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
 - स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
 - स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
 - विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्त्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
 - मिचाहा प्रजातिको नियन्त्रण,
 - स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
 - रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- च) सामाजिक सुरक्षा र गरिबी निवारण
- सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
 - लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
 - सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
 - सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
 - गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
 - स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन।
- छ) व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क
- व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ-सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
 - व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
 - व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन।
- ज) स्थानीयस्तरमा पुरातत्त्व, प्राचीन स्मारक र सङ्ग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण ।
- झ) सुकुम्बासी व्यवस्थापन
- सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
 - सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।
- ञ) प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
- प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
 - प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सङ्कलन तथा बाँडफाँड।
- ट) सवारी साधन अनुमति
- यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
 - स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
 - वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन।
- ३) अन्य साझा अधिकार क्षेत्र
- क) भूमि व्यवस्थापन
- स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
 - सङ्घीयप्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
 - एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
 - स्थानीय स्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन।
- ख) सञ्चार सेवा
- संघीय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीय क्षेत्र भित्र इन्टरनेट टेलीसेन्टर केबुल तथा तारबिहीन टेलिभजन प्रसारण अनुमित नवीकरण र नियमन
 - स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।
- ग) यातायात सेवा
- स्थानीय बस, टूली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, मापदण्ड,
 - राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य ।
४. संघीय सरकार वा प्रदेश सरकार कानून बमोजिम तोकेको अन्य कार्य गर्ने ।

६. महाकाली नगरपालिकामा हाल सम्म कर्तव्य रहको कर्मचारी संख्या र कार्य विवरण

सि.न.	सि.न.	कर्मचारीको नाम	पद	शाखागत जिम्मेवारी	सम्पर्क नं.
-------	-------	----------------	----	-------------------	-------------

सि.न.	सि.न.	कर्मचारीको नाम	पद	शाखागत जिम्मेवारी	सम्पर्क नं.
१	१	नर सिंह वडाल	अधिकृत छैठौ	प्रशासन शाखा	९८४८७४९६२३
	२	माधव प्रसाद भट्ट	सहायक पाचौ	प्रशासन उपशाखा	९८६८८९७८७१
	३	टिकेन्द्र प्रसाद अवस्थी	सहायक पाचौ	प्रशासन योजना तथा अनुगमन उपशाखा	९८६५६२४४०६
	४	दिपेन्द्र सिंह कुवर	का.स.	प्रशासन उपशाखा	९८४८७०९५९५
२	५	करन सिंह धामी	क.अ.	राजस्व तथा पञ्जीकरण शाखा	९८४८७९९०१७
३	६	युवराज जोशी	अधिकृत छैठौ	योजना तथा अनुगमन उपशाखा	९८४८८७७४७४
	७	सरिता लोहार	का.स.	योजना तथा अनुगमन उपशाखा	९८६५९५७४५६
४	८	हरिश चन्द्र जोशी	कानुनी सल्लाहकार	कानुन इकाई	९८६४४७६४६८
५	९	प्रकाश सिंह शाहु	ईन्जीनीयर	पूर्वाधार विकास शाखा	९८४९६३८४३८
	१०	करन सिंह धामी	सब.ईन्जीनीयर	पूर्वाधार विकास शाखा	९८४८८५६६६६
	११	राजेन्द्र प्रसाद भट्ट	सब.ईन्जीनीयर	पूर्वाधार विकास शाखा	९८४८८५६२५६
	१२	नैन सिंह बिष्ट	सब.ईन्जीनीयर	पूर्वाधार विकास शाखा	९८६८८९७३३३
	१३	धर्मेन्द्र सिंह महर	अमिन	पूर्वाधार विकास शाखा	९८६५७४४४०५
६	१४	गोकर्ण बहादुर पाल	लेखापाल	आर्थिक प्रशासन शाखा	९८५८७८४४५९
	१५	मञ्जु पन्त जोशी	स.ले.पा.	आर्थिक प्रशासन शाखा	९८६८७३६९०७
७	१६	मोहन सिंह कार्की	अ.स.ई	वातावरण तथा विपद व्यवस्थापन र सरसफाई शाखा	९८४८७९९११०
	१७	हरिकृष्ण पन्त	मे.सब.ई.	वातावरण तथा विपद व्यवस्थापन र सरसफाई शाखा	९८४६६३७७४२
८	१८	इश्वरी ठगुन्ना	अ.सातौ	शिक्षा युवा तथा खेलकुद शाखा	९८४८९८४९९
	१९	मान सिंह धामी	श्रोत व्यक्ती	शिक्षा युवा तथा खेलकुद शाखा	९८६८७३५०००
	२०	हेम राज जोशी	शिक्षा	शिक्षा युवा तथा खेलकुद शाखा	
९	२१	पुष्पा अवस्थी	प्रा.स.	कृषि सेवा केन्द्र	९८४८८३७४७३
	२२	शेर सिंह बोहरा	ना.प्र.स.	कृषि सेवा केन्द्र	९८४८५४८०७५
१०	२३	निर्मला कुवर	अ.छैठौ	महिला बालबालीका तथा समाज कल्याण उपशाखा	९७४९५४८५९६
	२४	मन्दोदरी बुढाथोकी	स.म.बि.नि.	महिला बालबालीका तथा समाज कल्याण उपशाखा	९७४९५१२२६६
	२५	पुष्पा ऐतवाल	स.म.वि.नि.	महिला बालबालीका तथा समाज कल्याण उपशाखा	९७४९५०७५१९
	२६	परुली कुवर	का.स.	महिला बालबालीका तथा समाज कल्याण उपशाखा	९८४८७७५०८७
११	२७	मोहन सिंह महरा	अ.छैठौ	स्वास्थ्य शाखा	९८४८७३४६७४
	२८	लालजिरा रावत भट्ट	अ.छैठौ	स्वास्थ्य शाखा	९८६८७३५९५३
	२९	हरिना बिष्ट	पोषण स्वयम सेबिका	स्वास्थ्य शाखा	९८४८७११४४०
	३०	शंकर सिंह वडाल	का.स.	स्वास्थ्य शाखा	९८६८८७२०३२
१२	३१	धनराज भट्ट	एम.आई.स.अपरेटर	सामाजीक सुरक्षा तथा पञ्जीकरण शाखा	९४६४३०४९९
	३२	पुजा महरा	फिल्ड सहायक	सामाजीक सुरक्षा तथा पञ्जीकरण शाखा	९८६८७३५७९८
	३३	उमेश सिंह महरा	फिल्ड सहायक	सामाजीक सुरक्षा तथा पञ्जीकरण शाखा	९८४६७१८१७४
१३	३४	सन्तोष सिंह बोहरा	रोजगार संयोजक	रोजगार सेवा केन्द्र	९८४९४२२०२८
	३५	किशोर प्रसाद भट्ट	प्रावीधिक सहायक	रोजगार सेवा केन्द्र	९८६८४६१०४०
१४	३६	लोकेश जोशी	सुचना प्रविधि अधिकृत	सुचना प्रविधि ईकाई	९८४१५८६७३१

सि.न.	सि.न.	कर्मचारीको नाम	पद	शाखागत जिम्मेवारी	सम्पर्क नं.
१५	३७	नन्दा सुनार	का.स.	सोधपुछ कक्ष	९८४८९६३३०२
१६	३८	बिष्णु दत्त भट्ट	कार्यक्रम संयोजक	उद्यम विकास शाखा	९८४८७७५००४
	३९	भुपेन्द्र सिंह ऐरी	उद्यम विकास सहजकर्ता	उद्यम विकास शाखा	९८४३०९०४०३
	४०	निसा सिनाल	उद्यम विकास सहजकर्ता	उद्यम विकास शाखा	९८४८८३९४४०
१७	४१	श्याम राज भट्ट	गेटपाले	गेटपाले	९८६९४४१६२१
	४२	पुष्कर राज बडु	गेटपाले	गेटपाले	९८६८७९७२३८
	४३	केशव सिंह महर	गेटपाले	गेटपाले	९८६७०१५५८४
१८	४४	रधुविर सिंह ठगुन्ना	प्रा.स.	नगर प्रमुखको सचिवालय	९८४८७९७८८३
१९	४५	भुवन जोशी	बिपद प्रमुख	बिपद व्यवस्थापन शाखा	९८४८८९६६३०
	४६	सुरेन्द्र राज अवस्थी	बि.प्र.द.सहयोगी	बिपद व्यवस्थापन शाखा	९८६८७०४३७९
	४७	नरेश दत्त भट्ट	बि.प्र.द.सहयोगी	बिपद व्यवस्थापन शाखा	९८४८८३७९८४
	४८	दिपक सिंह डोबाल	बि.प्र.द.सहयोगी	बिपद व्यवस्थापन शाखा	९८६८८४९०७३
	४९	मनोज सिंह कुवर	बि.प्र.द.सहयोगी	बिपद व्यवस्थापन शाखा	९८४८८३३०९५
	५०	जानकी ओड	बि.प्र.द.सहयोगी	बिपद व्यवस्थापन शाखा	९८४८९०२८९४
२०	५१	दामोदर बडु	का.स.	नगर प्रमुख, नगर उप प्रमुख सचिवालय	९८४८४३१८७७
२१	५२	लक्ष्मी टमटा	स्वीपर	महाकाली नगरपालिका	9848431877
	५३	बिर्मा ठगुन्ना	स्वीपर	महाकाली नगरपालिका	9868741164
२२	५४	हरि सिंह बोहरा	ह.स.चा.	महाकाली नगरपालिका	9749574146
	५५	कृष्ण सिंह धामी	ह.स.चा.	महाकाली नगरपालिका	9848902358
	५६	जयराज वडु	ह.स.चा.	महाकाली नगरपालिका	9864302167
	५७	जनक सिंह धामी	हे.स.चा.	महाकाली नगरपालिका	9864631309
	५८	पुष्कर सिंह कार्की	हे.स.चा.	महाकाली नगरपालिका	9749517852
	५९	महेश सिंह बिष्ट	हे.स.चा.	महाकाली नगरपालिका	9864619477
	६०	रोहित राम महर	ह.स.चा.	महाकाली नगरपालिका	

७. महाकाली नगरपालिकाको कार्यालयबाटबाट प्रदान गरिने सेवा तथा काम कर्तव्यहरु

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ बमोजिम नगरपालिकाबाट देहाय बमोजिम सेवा प्रवाह गर्नु पर्ने तथा कार्य सम्पादन गर्नु पर्ने हुन्छ ।

- सहकारी संस्था दर्ता अनुमति, नवीकरण, नियमान र खारेजी, गर्ने
- एफ.एम. सञ्चालन अनुमति, नवीकरण, नियमान र खारेजी गर्ने
- स्थानीय कर, सेवा शुल्क तथा दस्तुर संकलन गर्ने
- स्थानीय सेवाको व्यवस्थापन गर्ने
- स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन गर्ने
- स्थानीय स्तरका विकास आयोजना तथा परियोजना संचालन तथा व्यवस्थापन गर्ने,
- आधारभूत र माध्यमिक शिक्षा संचालन व्यवस्थापन तथा नियमन गर्ने,
- आधारभूत स्वास्थ्य र सरसफाई संचालन व्यवस्थापन तथा नियमन गर्ने,
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता व्यवस्थापन तथा नियमन गर्ने,
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई व्यवस्थापन तथा नियमन गर्ने,
- मेलपिलाप र मध्यस्थता व्यवस्थापन तथा नियमन गर्ने,
- स्थानीय अभिलेख व्यवस्थापन तथा नियमन गर्ने,
- कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी व्यवस्थापन तथा नियमन गर्ने,
- जेष नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन गर्ने,
- खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा व्यवस्थापन तथा नियमन गर्ने,

16. विपद् व्यवस्थापन तथा फोहरमैला व्यवस्थापन गर्ने,
17. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण गर्ने,
18. भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास गर्ने,
19. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क व्यवस्थापन गर्ने,
20. वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता व्यवस्थापन तथा नियमन गर्ने,
21. सामाजिक सुरक्षा र गरिबी निवारण व्यवस्थापन गर्ने,
22. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क व्यवस्थापन गर्ने,
23. खेलकुद र पत्रपत्रिका व्यवस्थापन तथा नियमन गर्ने,
24. भूमि व्यवस्थापन गर्ने,
25. सञ्चार सेवा व्यवस्थापन तथा नियमन गर्ने,

८. महाकाली नगरपालिका शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखारजिम्मेवारी	जिम्मेवार अधिकारी	तह श्रेणी	कैफियत
१	नगर प्रमुख	श्री हंस राज भट्ट	नगर प्रमुख	
२	नगर उप-प्रमुख	श्री सुना बोहरा	नगर उप-प्रमुख	
३	नगर प्रवक्ता	श्री पदम सिंह महर	कार्यपालिका सदस्य	
४	प्रमुख प्रशासकीय अधिकृत	श्री नर सिंह बडाल	प्र. प्र. अ.	
५	योजना अनुगमन तथा प्रशासन शाखा	श्री नरसिंह बडाल	अधिकृत छैठौ	गुनासो अधिकारी
६	प्रशासन उप-शाखा	श्री माधब प्रशाद भट्ट	सहायक पाँचौ	
७	राजस्व उपशाखा	श्री करन सिंह धामी	क.अ.	
८	योजना तथा अनुगमन उपशाखा	श्री युवराज जोशी	अधिकृत छैठौ	सूचना अधिकारी
९	कानुनी मामिला इकाई	श्री युवराज जोशी	अधिकृत छैठौ	
१०	पूर्वाधार विकास शाखा	श्री प्रकाश सिंह शाह	इन्जि. अधिकृत छैठौ	
११	वातावरण तथा विपद् व्यवस्थापन इकाई	श्री मोहन सिंह कार्की	सहायक चौथो	
१२	स्वास्थ्य तथा सामाजिक विकास शाखा	श्री मोहन सिंह महरा	अधिकृत छैठौ	
१३	सामाजिक सुरक्षा तथा पञ्जीकरण उप-शाखा	श्री धन राज भट्ट	MIS Oparetor	
१४	महिला बालबालिका तथा समाज कल्याण उप-शाखा	श्री निर्मला कुँवर	अधिकृत छैठौ	
१५	शिक्षा युवा तथा खेलकुद शाखा	श्री इश्वरी ठगुत्रा	अधिकृत सातौ	
१६	आर्थिक विकास शाखा			
१७	आर्थिक प्रशासन शाखा	श्री गोकर्ण बहादुर पाल	लेखापाल	
१८	आन्तरिक लेखा परिक्षण शाखा			
१९	सूचना प्रविधि इकाई	श्री लोकेश जोशी	सू.प्र. अधिकृत	
२०	जिन्सी तथा अभिलेख इकाई	श्री बिष्णु दत्त बडु	सहायक चौथो	
२१	पशु सेवा केन्द्र	श्री डम्बर बहादुर ठगुत्रा	अधिकृत छैठौ	
२२	कृषि सेवा केन्द्र	श्री पुष्पा अवस्थी	ना.प्रा.स.	
२३	रोजगार सेवा केन्द्र	श्री संतोष सिंह बोहरा	रोजगार संयोजक	
२४	कानुनी सल्लाहकार	श्री हरिशचन्द्र जोशी	कानुनी सल्लाहकार	
२५	राष्ट्रिय परिचय पत्र वितरण इकाई	श्री धनराज भट्ट	MIS Oparetor	
२६	विपद् प्रतिकार्य दस्ता	श्री भुवन जोशी	संयोजक	

९. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अवधि

- सूचनाको हक सम्बन्धि ऐनको दफा ७ ले तोको ढाँचामा निवेदन प्राप्त भए पछि सूचना अधिकारी मार्फत तत्काल सूचना उपलब्ध गराउने सकिने प्रक्रितिको सूचना भएमा तुरन्त उपलब्ध गराईनेछ
- तुरन्त सूचना उपलब्ध गराउन नसकिने प्रक्रितिको सूचना माग भएमा १५ दिन भित्र उपलब्ध गराईनेछ ।
- कुनै व्यक्तिको जीउ ज्यानको सुरक्षा सम्बन्धि सूचना माग गरिएमा २४ घण्टा भित्र उपलब्ध गराईनेछ ।
- अन्य बिषयमा ऐन नियमले तोके बमोजिम हुनेछ ।

- सामान्यतया यस कार्यालयबाट प्रदान गरिने सेवाहरुमा सुचनाको हक सम्बन्धी ऐन, २०६४, नियमावली २०६५, महाकाली नगरपालिकाको आर्थिक ऐन, २०७६ र राजपत्र प्रकासन सम्बन्धी कार्यविधि,, २०७५, न्यायिक समिति कार्य सम्पादन ऐन २०७५ मा तोकिएको बाहेक थप अथवा अन्य दस्तुर लाग्ने छैन ।

१०. निर्णय गर्ने प्रक्रिया र अधिकार

- महाकाली नगरपालिका अन्तरगतको नीतिगत निर्णय नगर सभा, महाकाली नगरकार्यपालिकाको बैठकबाट गरिन्छन् उक्त बैठकबाट गरिएका निर्णय प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वको कार्यालयको कर्मचारी तथा पदाधिकारी मार्फत कार्यान्वयन गर्ने व्यवस्था रहेकोछ,
- कार्यालयको दैनिक प्रशासनिक कामकाज सम्बन्धि निर्णय गर्ने र कार्यान्वयन गराउने अधिकार प्रमुख प्रशासकीय अधिकृतमा निहित रहेकोछ
- शाखागत तथा नियमिति कार्यहरु कार्यान्वयनको जिम्मेवारी सम्बन्धित शाखा प्रमुखमा समेत रहेकोछ।

११. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- कार्यालयको दैनिक प्रशासनीक कामकाज सम्बन्धि निर्णयउपर उजुरी सुन्न आधिकारीक गुनासो अधिकारीको व्यवस्था गरिएकोछ,
- महाकाली नगरपालिकामा उजुरी पेटकाको व्यवस्थापन गरिएकोछ प्रत्येक महिनामा उजुरी पेटी खोली गुनासो व्यवस्थापन गर्ने व्यवस्था मिलाईएकोछ ।
- महाकाली नगरकार्यपालिकाको गुनासो अधिकारीमा अधिकृत छैठौ श्री नरसिंह बडाललाई तोकिएकोछ,
- महाकाली नगरपालिकाको गुनासो अधिकारी मार्फत गुनासो व्यवस्थापन हुन नसकेमा प्रमुख प्रशासकीय अधिकृत वा नगर प्रमुख मार्फत गुनासो व्यवस्थापन गर्ने व्यवस्था गरिएकोछ,
- महाकाली नगरपालिकाको नीतिगत तथा समन्वयात्मक भूमिका अन्तरगतको निर्णयउपर उजुरी सुन्ने अधिकारी नगरपालिकाको नगर प्रमुख हुनेछ।

१२. नगर कार्यपालिकाको कार्यालयबाट सम्पादन गरेको कार्यहरुको विवरण

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
१	कार्यालयको दैनिक प्रशासनीक काम काजहरुको निरन्तरता		<ul style="list-style-type: none"> • दैनिक प्रशासनिक काम कारवाही नियमित रुपमा संचालन, गरिएकोछ । 	
२	मासिक, चौमासिक, अर्ध बार्षिक, बार्षिक र सूचनाको हक सम्बन्धी प्रगति प्रतिवेदन तयार गरी प्रकाशन		<ul style="list-style-type: none"> • नियमिति कार्य सम्पादन भएको छ । • बार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाइएकोछ । • आब २०७७।०७८ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएकोछ । 	
३	संस्थागत तथा सुशासन र कर्मचारी व्यवस्थापन सम्बन्धी क्रियाकलाप		<ul style="list-style-type: none"> • नगरकार्यपालिकाको वडा समेत कुल दरबन्दी संख्या ४७ मध्ये १३ वटा रिक्त रहेकाछन् । • पदपूर्तिकोलाग माग आकृति फारम भरी सम्बन्धित निकायमा पठाइएकोछ, • शाखागत कार्यविवरण तयार गरी कर्मचारीहरुलाई कार्यविवरण सहितको जिम्मेवारी तोक्ने व्यवस्था मिलाईएकोछ । • इ-हाजीर व्यवस्थापन गरिएको, • सुत्र मार्फत लेखा व्यवस्थापन गरिएको, • आय व्यय सार्वजनिक गर्ने गरेकोछ, • उजुरी पेटी व्यवस्थापन गरिएको, • कार्यालयबाट प्रकाशित सूचनाहरु वेभसाईट तथा सूचना पाटी एफएम रेडियो पत्रपत्रीका मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएकोछ, • टोल फ्री नं. १६६०९३४२३७ व्यवस्थापन गरिएकोछ 	

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
			<ul style="list-style-type: none"> फेसबुक मार्फत सूचना प्रकाशन गर्ने व्यवस्था मिलाईएकोछ । सार्वजनिक सुनवाई कार्यक्रम संचालन सम्पन्न गरिएकोछ । सार्वजनिक खरिद ऐन बमोजिम बोलपत्र मार्फत खरिद सम्झौता गरी कार्यान्वयन गरिने योजनाहरुको भन्ने मार्फत सूचना प्रकाशित गर्ने व्यवस्था मिलाईएकोछ । सबै पुर्वाधार विकास योजनाहरुको नियमित अनुगमन सामाजिक परिक्षण गरी फरफारक गर्ने व्यवस्था गरिएकोछ । सूचनाको हक सम्बन्धी ऐन र नियमावली अनुसार स्वतः प्रकाशन हुने प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाईएकोछ । 	
४	नगर सभा संचालन	२	<ul style="list-style-type: none"> मिति २०७८।०९।१७ मा बैठक प्रारम्भ भएको र नगर सभा बैठक संख्या ३ वटा 	
५	कार्यपालिकाको बैठक संचालन	६	<ul style="list-style-type: none"> नगरकार्यपालिकाको बैठक प्रति महिना कम्तीमा एक पटक बैठक संख्या ६ वटा 	
६	अन्य बैठक व्यवस्थापन		<ul style="list-style-type: none"> आर्थिक समितिको बैठक संख्या ० सामाजिक विकास समिति ० सुशासन तथा व्यवस्थापन समिति ० जलस्रोत उपयोग समिति २ (जलस्रोत उपयोग उस दर्ता ४) लघुउद्यम विकास समिति बैठक १ वटा बेसहारा आमा बुवाको सहारा नगरप्रमुख व्यवस्थापन समिति बैठक ३ वटा कर्मचारी बैठक २ वटा 	
७	राजस्व परामर्श समितिको बैठक	१	<ul style="list-style-type: none"> बैठक संख्या २ वटा राजस्व प्रक्षेपण सहित प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेश गरिएकोछ । 	
८	राजस्व संकलन तथा व्यवस्थापन		<ul style="list-style-type: none"> महाकाली नगरपालिकाको आर्थिक ऐन २०७८ मा तोकिएको राजस्व दस्तुरहरु अनुसार पौष मसान्त सम्म ४६ लाख ३४ हजार ७ सय ७७ राजस्व संकलन भएकोछ 	
९	योजना कार्यान्वयन अनुगमन जाँचपास तथा फरफारक सम्बन्धी कार्य		<ul style="list-style-type: none"> मिति २०७८।०६।११ मा वडा कार्यालयहरुलाई बजेट तथा मार्ग दर्शन पठाईएकोछ, ५ लाख भन्दा साना योजनाहरुको सम्झौता गर्न वडा कार्यालयलाई अख्तियारी दिई कार्यान्वयन गरिएकोछ । विनियोजन ऐन २०७४ मा स्वीकृत सबै योजनाहरुको लागत अनुमान तयार गरी पौष मसान्त सम्म पेश गर्न पुर्वाधार विकास शाखालाई पुनः ताकेता पत्राचार गरिएकोछ, 	
१०	योजना जाँचपास फरफारक समितिको बैठक	आअ	<ul style="list-style-type: none"> विभिन्न मितिमा ५ वटा जाँचपास फरफारक समितिको बैठक बसी सम्पन्न योजनाहरुको नियमित अनुगमन गरिएका १३ वटा 	

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
			योजनाहरुको जाँचपास फरफारक भई अन्तिम भुक्तानी गरिएको छ।	
११	संघीय सम्पुरक तथा बिशेष अनुदान कार्यक्रम		<ul style="list-style-type: none"> सम्पुरक अनुदान अन्तरगत निर्माणाधिन सडक आयोजना कार्यान्वयनमा रहेकोछ, बिशेष अनुदान अन्तरगत राष्ट्रिय मावि दत्तु र हुष्कर मावि काँटे कार्यान्वयनमा रहेकोछ, नगर क्षेत्र भित्र खानेपानी तथा सिंचाइ योजना लागत अनुमान तयार भइ बोलपत्रको प्रक्रियामा रहेकोछ। 	
१२	प्रदेश सम्पुरक तथा बिशेष अनुदान कार्यक्रम		<ul style="list-style-type: none"> सम्पुरक अनुदान अन्तरगत निसिल जेवलधार पौनेखोला सडक र डुङरी क्षेत्र विकास कार्यक्रम सम्झौता भइ कार्यान्वयनमा रहेकोछ, बिशेष अनुदान अन्तरगत लासकु खानेपानी योजना सम्झौता भइ कार्यान्वयनमा रहेकोछ। 	
13	सडक बोर्ड कार्यक्रम		<ul style="list-style-type: none"> नगरक्षेत्र भित्र सडक तथा ढल मर्मत कार्य कार्यान्वयन भइ कार्य सम्पन्न भइ अन्तिम भुक्तानी प्रक्रियामा रहेकोछ। 	
१४	प्रदेश पुर्वाधारक्षेत्र विकास कार्यक्रम		<ul style="list-style-type: none"> प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्तरगत संचालन हुने बजेट तथा कार्यक्रमको जानकारी प्राप्त नभएको 	
१५	भारतीय राजदुतावास पुर्वाधार विकास कार्यक्रम		<ul style="list-style-type: none"> मालिकार्जुन मावि धापको विद्यालय भवन निर्माण कार्य सम्पन्न भइ भवन विद्यालय व्यवस्थापन समितिलाइ हस्तान्तरण गरीएकोछ। 	
१६	न्यायिक समिति तथा कानुन इकाई सम्बन्धी कार्य	आअ	<ul style="list-style-type: none"> गत आ.ब.बाट जिम्मेवारी सरी आएका उजुरी संख्या १० वटा, यस आ.ब.को पौष मसान्त सम्म दर्ता उजुरी संख्या ४ वटा, मिलापत्र भएको उजुरी १ वटा, उजुरी फिर्ता २ वटा, दरपीट गरिइका उजुरी संख्या १ वटा नययिक समितिको ४ वटा बैठक संचालन भइ उउजुरीहरु माथि छलफल भएकोछ। 	
१७	ऐन, नियम, कार्यविधि, निर्देशिका र मापदण्ड तयार गर्ने कार्य	आअ	<ul style="list-style-type: none"> विधायन समितिको बैठक संख्या १० वटा विभिन्न समितिबाट मस्यौदा तयार भई विधायन समिति मार्फत ७ वटा कानुनको मस्यौदा तयार गरी कार्यपालिकाको बैठकमा पेश गरिएकोछ। कार्यपालिकाबाट स्वीकृत कानुन संख्या ७, स्वीकृत कानुनहरु राजपत्रमा प्रकाशन गराउने कार्य अनुसार १९ वटा कानुन राजपत्रमा प्रकाशन गर्ने प्रक्रिया शुरु गरिएकोछ। 	
१८	पुर्वाधार विकास संग सम्बन्धी कार्य		<ul style="list-style-type: none"> ४५ वटा योजनाहरु कार्यान्वयनमा रहेको र कार्य सम्पन्न हुने क्रममा रहेको १६ वटा योजनाको बोलपत्र अह्वानको प्रक्रियामा रहेको राष्ट्रपति शैक्षिक सुधार तथा वित्तीय सामानीकरण अनुदान तर्फका योजनाहरुको लागत अनुमान तयार भइरहेको 	

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
			<ul style="list-style-type: none"> वडास्तरीय योजनाहरुको लागत अनुमान सम्पन्न भइ सम्झौताको क्रममा रहेको घरेलु तथा साना उद्योग विकास समितिलाई प्राविधिक सहयोग गरिएको 	
१९	भवन बस्ती विकास शाखा		<ul style="list-style-type: none"> ४० वटा पुराना घर अभिलेखिकरण गरिएको र २ वटा घरको नक्शा पास प्रक्रियामा रहेकोछ। 	
२०	वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी क्रियाकलाप		<ul style="list-style-type: none"> महाकाली नगरपालिकाको वडा ४ र ५ सरसफाई नियमित संचालनमा रहेकोछ। कुहिने र नकुहिने फोहर व्यवस्थापन गर्ने कार्य भएको अस्थायी डम्पिङ्ग साईट बन्द गरी पुर्नै कार्य सम्पन्न २०७८ विभिन्न मितिमा आएको बाढीबाट प्रभावित परिवारहरुलाई खाद्यान्न राहत उपलब्ध गराइएकोछ। 	
२१	आधारभूत स्वास्थ्य तथा सरसफाई र एम्बुलेन्स सेवा सम्बन्धी क्रियाकलाप		<ul style="list-style-type: none"> आधारभूत स्वास्थ्य तथा सरसफाई र एम्बुलेन्स सेवा सम्बन्धी क्रियाकलाप कार्यान्वयन भएकोछ, भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स संचालन तथा व्यवस्थापन कार्यविधि, २०७७ बमोजिम एम्बुलेन्स नियमित संचालनमा रहेकोछ, अन्य कार्यक्रमहरुको प्रगति विवरण प्राप्त हुन नसकेको 	
२२	निशुल्क उपचार सिफारिस		विवरण प्राप्त हुन नसकेको	
२३	महिला बालबालिका तथा सामाजिक विकास शाखा अनतरगतका क्रियाकलाप		<ul style="list-style-type: none"> अपाङ्गता परिचयपत्र समितिको बैठक संख्या २ वटा अपाङ्गता परिचयपत्र कुल १४ (महिला ५ पुरुष ९) वितरण भएको (क वर्ग महिला २ पुरुष ३, ख वर्ग महिला ३ पुरुष ५, ग वर्ग महिला ० पुरुष ० घ वर्ग महिला ० पुरुष १) जेष्ठ नागरिक परिचय-पत्र वितरण ३८ (महिला १५ पुरुष २३) बेसहारा आमाबुवाको अभिलेख व्यवस्थापन गर्ने कार्य भएकोछ लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान सम्पन्न अपाङ्ग दिवस सम्पन्न भएकोछ। 	
२५	सामाजिक सुरक्षा भत्ता वितरण (बैंक मार्फत) प्रथम त्रैमासिक		<ul style="list-style-type: none"> सामाजिक सुरक्षा सम्बन्धी अभिलेख अनलाइनमा प्रविष्ट गर्ने कार्य निरन्तर भएकोछ। २०७८ प्रथम त्रैमासिकमा कुल १७५६ जना लाभ ग्राहीलाई रु १,५८,२०,०६८।- बैंक मार्फत वितरण भएकोछ। जेष्ठ नागरिक ७० बर्ष माथी ८०४ जना रु ९६१२००८ जेष्ठ नागरिक दलित १३५ जना १०५८६८० जेष्ठ नागरिक एकल महिला २१७ जना रु १७३०७१६ विधवा २७६ जना २१६२५८० अपाङ्ग क वर्ग ४६ जना ५४६६३० अपाङ्ग ख वर्ग ६४ जना ४०००६४ र बालबालिका २१४ जना ३०९३९० लाभान्वित भएकाछन्। 	

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
२६	पञ्जीकरण व्यवस्थापन सम्बन्धी कार्य		<ul style="list-style-type: none"> पञ्जीकरण सम्बन्धी अभिलेख अनलाइनमा प्रविष्ट गर्ने कार्य निरन्तर भएकोछ । जन्म दर्ता ३६८ (महिला १७५ पुरुष १९३), मृत्यु दर्ता १३५ (महिला ६१ पुरुष ७४), विवाह दर्ता १६३ जोडी, बसाइसराइ आएका३९ वटा गएका ३९ परिवार सम्बन्ध विच्छेद १ वटा भएकोछ, 	
२७	शिक्षा युवा तथा खेलकुद शाखा		<ul style="list-style-type: none"> बालविकास शिक्षक प्रोत्साहन वितरण शैक्षिक गुणसतर सहजकर्ता शिक्षक अनुदान भुक्तानी कम्प्युटर प्रशिक्षक स्वयम् सेवक नियुक्त पत्रपत्रिका तथा शैक्षिक बुलेटिन र शैक्षिक क्यालेण्डर प्रकाशन बाल विकास केन्द्र सबवलीकरण कार्यक्रम सम्पन्न सशर्त अनुदान तर्फ शिक्षक कर्मचारीहरुको लागि प्राप्त अनुदान भुक्तानी 	
२८	कृषि विकास तथा पशु सेवा केन्द्र		<ul style="list-style-type: none"> कृषि तथा पशु सेवा प्राविधिक स्वयम् सेवक छनौट गरी कार्यक्षेत्रमा खटाइएकोछ, किसान सूचिकरणका लागि कृषि सहजकर्ता डाटा संकलन तालीम संचालन ५०% अनुदानमा तरकारीको बिउँ वितरण ३ पटक ५०% अनुदानमा जैविक तथा रासायनिक मल तथा बिउँपूजी अनुदानको लागि सूचना प्रकाशन सुन्तला जातको नर्सरी स्थापनाको लागि फर्म छनौट तथा सम्झौता रैथाने बाली छनौट तथा सम्झौता सम्बन्धी सूचना प्रकाशन सुन्तला तथा अदुवा पकेट सम्झौता सम्बन्धी सूचना प्रकाशित बिउँ अनुदान फलफुल बिरुवाको लागि सूचना प्रकाशन सुन्तला बाली उपचार शिविर संचालन विभिन्न सिफारिस तथा प्राविधिक सल्लाह उपलब्ध गराइएको पशु स्वास्थ्य सम्बन्धी औषधि खरिद गरिएकोछ बाखा पकेट कार्यक्रम कार्यान्वयन 	
२९	सहकारी संस्था व्यवस्थापन तथा नियमन		<ul style="list-style-type: none"> सहकारी संस्थाको विवरण अद्यावधिक गर्नुका साथै नियमित अनुगमन भएकोछ । बार्षिक प्रगति प्रतिवेदन पेश गर्न पत्राचार गरिएको २ वटा सहकारीबाट प्रतिवेदन प्राप्त भइ विश्लेषण गरिएकोछ नगरपालिकाको नियामक क्षेत्र भित्र रहेका सहकारीहरुको विवरण तयार गरी सम्बन्धित निकायमा पेश गरिएकोछ। नेपाल राष्ट्र बैलबाट माग भएको सहकारीहरुको विवरण पेश गरिएको सुपथ मुल्यपसल संचालन गर्न सहकार्य सम्बन्धी पत्र प्राप्त भएको तर कार्यान्वयन हुन नसकेको 	

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
			<ul style="list-style-type: none"> सहकारीको TOA तालीममा सहकारी शाखा हर्ने कर्मचारी सहभागि गराइएको कार्यक्षेत्र बिस्तारको लागि माग भए अनुसार अपी नम्पा सहकारीलाइ कार्यक्षेत्र बिषस्तारको लागि सहमति दिइएको 	
३०	बजार अनुगमन तथा व्यवस्थापन		<ul style="list-style-type: none"> बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत भएकोछ, जिल्ला प्रशासन कार्यालय र घरेलु विकास समितिको समन्वयमा ३ पटक बजार अनुगमन गरिएकोछ । 	
३१	इजाजत पत्र तथा संस्थागत विवरण		<ul style="list-style-type: none"> घ वर्ग इजाजत पत्र नवीकरण ५० वटा नयाँ घ वर्ग इजाजत पत्र जारी ४ वटा घ वर्ग इजाजत पत्रको प्रतिलिपी जारी २ वटा नयाँ व्यवसाय सूचिकृत ३ वटा गैसस नवीकरण सिफारिस ६ वटा 	
३२	गरीबी निवारणको लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम		<ul style="list-style-type: none"> गरीबी निवारणको लागि लघु उद्यम विकास (मेडपा) कार्यक्रम कार्यान्वयन प्राक्रिया अन्तरगत व्यवसाय सुधार तथा शुरु सम्बन्धी तालीम ७ वटै वडामा सम्पन्न भएकोछ । 	
३३	सुपथ मुल्य पसल संचालन बजार अनुगमन सम्बन्धी क्रियाकलाप		<ul style="list-style-type: none"> खाद्यान्न आपूर्ति समस्या समाधान गर्न तथा अव्यवस्थित मूल्यबृद्धि न्यूनीकरण गर्ने उद्देश्यले सुपथ मुल्य पसल संचालन कार्यविधि, २०७७ बमोजिम नगरपालिकाका ९ वटा वडामा सुपथ मुल्य पसल संचालन गरी खाद्यान्न आपूर्ति सहज गरिएकोछ । 	
३४	आर्थिक प्रशासन शाखा		<ul style="list-style-type: none"> कुल बाषिक बजेटरु. ५९ करोड १६ लाख ६८ हजार २ सय ३३ मा २८ करोड २४ लाख १३ हजार कुल निकास भई १८ करोड २३ लाख ७१ हजार खर्च भई सार्वजनिक गरिएकोछ । सार्वजनिक कार्यालयको Web Pan लिनु पर्ने भएकोले Web Pan लिइ E-TDS प्रणाली व्यवस्थित गरिएकोछ। 	
३५	योजनाहरुको धरौटी फिर्ता		<ul style="list-style-type: none"> विभिन्न २६ योजनाहरुको कार्यालयमा जम्मा रहेको धरौटी रकम मध्ये रु. १७५५७७२ धरौटी फिर्ता गरिएकोछ । 	
३६	आर्थिक सहायता विभिन्न व्यक्तिहरु		<ul style="list-style-type: none"> विभिन्न बिरामीहरुलाई आर्थिक सहायता अन्तरगत ३३ जनालाई २ लाख ९ हजार ५ सय आर्थिक सहायता वितरण भएकोछ, 	
३७	आन्तरिक लेखापरीक्षण तथा अन्तिम लेखापरीक्षण सम्बन्धी क्रियाकलाप		<ul style="list-style-type: none"> आलेप शाखामा कर्मचारी पदपूर्ति भई नसकेकोले आलेपा हनु नसकेको महालेखा नियन्त्रकको कार्यालयबाट आर्थिक बर्ष २०७६/०७७ र २०७७/०७८ को अन्तिम लेखापरीक्षण गरी प्रारम्भिक प्रतिवेदन प्राप्त भएकोछ उक्त प्रतिवेदन अनुसार प्रारम्भिक वेरुज आर्थिक बर्ष २०७६/०७७ मा रु ४०६१८२८६ र २०७७/०७८ मा रु ७७७८८९२२.१ औल्याइएकोछ । 	

क्र.सं.	सम्पादित कार्यको विवरण	लक्ष्य	प्रगति	कैफियत
			<ul style="list-style-type: none"> उपरोक्त बेरुजुको प्रतिक्रिया पेश भइ रु 62615703.1 बेरुजु संशोधन गरी घटाइ दिन अनुरोध गरिएकोछ। 	
३८	सूचना प्रविधि इकाई		<ul style="list-style-type: none"> पार्श्वचित्रको अन्तिम रुप तयारी कार्य भइरहेको MOFAGA Portal मा प्रगति विवरण प्रविष्ट गरेको वेभसाइट तथा सामाजिक संजाल नियमित अद्यावधिक गरेको LISA को विवरण प्रविष्ट गरी नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न भएको 	
३९	नगरबस संचालन तथा अन्य मेशिनरी औजार संचालन व्यवस्थापन		<ul style="list-style-type: none"> नियमित संचालनमा रहेको नगर बसको नियमित अनुगमन गरी प्रतिवेदन समिति समक्ष पेश गभएकोछ नगर बसको ब्लुबुक बाटो इजाजत नवीकरण गर्ने कार्य सम्पन्न भएकोछ। 	
४०	प्रधानमन्त्री रोजगार कार्यक्रम		<ul style="list-style-type: none"> प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ३०८ जना बेरोजगारको सूचिमा सूचिकृत भएकाछन् कुल ३५ वटा योजना छनोट भइ ४ वटा योजना सम्झौता भएकोछ। 	

१३. सूचना अधिकारी र प्रमुखको नाम पद

क्र.सं.	विवरण	नाम	पद	सम्पर्क
1	नगर प्रमुख	श्री हंस राज भट्ट	नगर प्रमुख	९८५८७५१०५५
2	नगर उप प्रमुख	श्री सुना बोहरा	नगर उप प्रमुख	९८५८७८४४४९
3	नगर प्रवक्ता	श्री पदम सिंह महर	कार्यपालिका सदस्य	
4	प्र.प्र.अ का.प्र.	श्री नर सिंह बडाल	नि. प्र.प्र.अ का.प्र.	९८५८७२०१११
5	गुनासो अधिकारी	श्री नर सिंह बडाल	प्रशासन शाखा प्रमुख	९७४८७४९६२३
6	सूचना अधिकारी	श्री युवराज जोशी	अधिकृत छैठौ	९८४८८७७४७४

१४ महाकाली नगरपालिकाका ऐन, नियम, कार्यविधि, र निर्देशिकाको सूचि

महाकाली नगरपालिकाको कार्य सम्पादन प्रभावकारी तथा चुस्त दुरुस्त बनाउन महाकाली नगरपालिकाको नगर सभा तथा नगर कार्यपालिकाको बैठकबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याईएका कानूनहरु देहाय बमोजिम रहेका छन् ।

दर्ता नं=	कानूनको नाम (ऐन, नियम, कार्यविधि, निर्देशिका मापदण्ड)	कैफियत
१	कार्यपालिकाको बैठक संचालन सम्बन्धी कार्यविधि, २०७४	
२	नगर सभा संचालन सम्बन्धी कार्यविधि, २०७४	
३	निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण (कार्यविधि,) नियमावली २०७४	संशोधन सहित
४	नगरपालिका (कार्यविभाजन) नियमावली, २०७४	
५	नगरपालिका (कार्यसम्पादन) नियमावली, २०७४	
६	एफ.एम. रेडियो (व्यवस्थापन तथा संचालन) कार्यविधि,, २०७४	
७	नगरपालिकाका पदाधिकारीहरुको आचार संहिता, २०७४	
८	प्रशासकीय कार्यविधि, (नियमित गर्ने) ऐन, २०७४	
९	राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि,, २०७४	
१०	न्यायिक समिति (कार्यविधि, सम्बन्धी) ऐन, २०७५	
११	बिपद् व्यवस्थापन बिशेष कोष संचालन निर्देशिका, २०७५	संशोधन सहित
१२	मर्मत सम्भार कोष संचालन निर्देशिका, २०७५	

दर्ता नं=	कानूनको नाम (ऐन, नियम, कार्यविधि, निर्देशिका मापदण्ड)	कैफियत
१३	योजना संचालन सम्बन्धी कार्यविधि,, २०७४	
१४	उपभोक्ता समिति गठन, पंचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४	
१५	भवन तथा बस्ती विकास शहरी योजना निर्माण सम्बन्धी मापदण्ड, २०७५	
१६	शिक्षा नियमावली, २०७५	
१७	नगरपालिकाको सहकारी ऐन, २०७५	
१८	एकीकृत सम्पत्ति कर व्यवस्थापन कार्यविधि,, २०७५	
१९	अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि,, २०७५	
२०	घर नक्शा पास कार्यविधि,, २०७५	
२१	जलस्रोत उपयोग सम्बन्धी कार्यविधि,, २०७५	
२२	सरसफाई तथा फोहर मैला व्यवस्थापन कार्यविधि,, २०७५	
२३	उर्जा विकास सम्बन्धी कार्यविधि,, २०७५	
२४	व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि,, २०७५	
२५	साना सिंचाई बिशेष कार्यक्रम कार्यान्वयन कार्यविधि,, २०७५	
२६	नगर शिक्षा विकास कोष संचालन कार्यविधि,, २०७५	
२७	बाल शिक्षा विकास केन्द्र संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि,, २०७५	
२८	विद्यालय गुणस्तर सुधार कार्यविधि, २०७५	
२९	नगर बस संचालन तथा व्यवस्थापन कार्यविधि,, २०७५	
३०	"घ" वर्गको निर्माण व्यवसायी इजाजत पत्र सम्बन्धी कार्यविधि,, २०७६	
३१	स्रोत व्यक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६	
३२	जेष्ठ नागरिक परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०७६	
३३	मेसिनरी औजार संचालन सम्बन्धी कार्यविधि, २०७६	
३४	आधारभूत तहको बार्षिक परीक्षा संचालन व्यवस्थापन तथा नियमन कार्यविधि, २०७६	
३५	बाढी पीडित परिचय पत्र वितरण निर्देशिका २०७६	
३६	असंगठीत क्षेत्रमा कार्यरत श्रमिक तथा असहायहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड, २०७६	
३७	लक्षित वर्ग कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७७	
३८	आर्थिक ऐन, २०७७	
३९	विनियोजन ऐन, २०७७	
४०	सुपथ मूल्य पसल संचालन तथा व्यवस्थापन कार्यविधि, २०७७	
४१	योजना तर्जुमा कार्यान्वयन तथा व्यवस्थापन कार्यविधि, २०७७	
४२	नगर प्रमुख रोजगार कार्यक्रम कार्यान्वयन निर्देशिका २०७७	
४३	सरसफाई तथा फोहर मैला व्यवस्थापन कार्यविधि,, २०७५ पहिलो संशोधन २०७७	
४४	नगर एम्बुलेन्स संचालन तथा व्यवस्थापन कार्यविधि, २०७७	
४५	शहरी विकास तथा घर नक्शा पास सम्बन्धी कार्यविधि, २०७७	
४६	कृषक पेन्सन सम्बन्धी कार्यविधि, २०७७	
४७	हाट बजार संचालन तथा व्यवस्थापन कार्यविधि, २०७७	
४८	लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि, २०७७	
४९	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७	
५०	अनुगमन तथा भ्रमण खर्च कार्यविधि, २०७७	
५१	ऋण व्याज अनुदान कर्जा कार्यविधि, २०७७	
५२	कन्टेन्जेन्सी रकम व्यवस्थापन तथा खर्च सम्बन्धी कार्यविधि, २०७८	
५३	आर्थिक ऐन, २०७८	
५४	विनियोजन ऐन, २०७८	
५५	बेसहारा आमबुवाको सहारा तथा टुहुरा बालबालिकाको अभिभावक नगर प्रमुख कार्यविधि, २०७८	
५६	बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि, २०७८	
५७	कम्प्युटर प्रशिक्षक छनौट सम्बन्धी कार्यविधि, २०७८	

दर्ता नं=	कानूनको नाम (ऐन, नियम, कार्यविधि, निर्देशिका मापदण्ड)	कैफियत
५८	कृषि तथा पशु सेवा प्राविधिक (स्वयंसेवक) कार्यविधि, २०७८	
५९	विद्यालय खेल प्रशिक्षक छनौट सम्बन्धी कार्यविधि, २०७८	
६०	एकल महिलाको साथी नगर उपप्रमुख कार्यक्रम संचालन कार्यविधि, २०७८	

१५. २०७८ पौष मसान्त सम्मको आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण

सि. नं.	स्रोत	आय अनुमान	बजेट			निकास			खर्च		
			चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा	चालु	पूँजीगत	जम्मा
१	संघीय समानिकरण अनुदान	१३९५००.००	५९७६९.००	८७७३९.००	१३९५००.००	२७७०५.५०	४२३४४.५०	६९७५०.००	१०६१०.०९	१५७५३.५७	२६३६३.६६
२	शसर्त अनुदान चालु	२३२५६०.००	२३२५६०.००	०.००	२३२५६०.००	११६२४३.६७	०.००	११६२४३.६७	१०१३९७.४०	०.००	१०१३९७.४०
३	शसर्त अनुदान चालु	२००.००	२००.००	०.००	२००.००	०.००	०.००	०.००	०.००	०.००	०.००
४	शसर्त अनुदान चालु	५६००.००	५६००.००	०.००	५६००.००	२८००.००	०.००	२८००.००	८१६.३८	०.००	८१६.३८
५	शसर्त अनुदान चालु	२५००.००	२५००.००	०.००	२५००.००	१२५०.००	०.००	१२५०.००	४६३.९७	०.००	४६३.९७
६	शसर्त अनुदान चालु	३३००.००	३३००.००	०.००	३३००.००	१६५०.००	०.००	१६५०.००	४६०.५५	०.००	४६०.५५
७	शसर्त अनुदान पूँजीगत	६५००.००	०.००	६५००.००	६५००.००	०.००	३२५०.००	३२५०.००	०.००	०.००	०.००
८	शसर्त अनुदान पूँजीगत	१३०००.००	०.००	१३०००.००	१३०००.००	०.००	६५००.००	६५००.००	०.००	४२०.२५	४२०.२५
९	शसर्त अनुदान पूँजीगत	५००.००	०.००	५००.००	५००.००	०.००	२५०.००	२५०.००	०.००	०.००	०.००
१०	संघीय विशेष अनुदान पूँजीगत	३६६००.००	०.००	३६६००.००	३६६००.००	०.००	१७४००.००	१७४००.००	०.००	२४७५.९८	२४७५.९८
११	संघीय समपुरक अनुदान पूँजीगत	१६०००.००	०.००	१६०००.००	१६०००.००	०.००	३२०००.००	३२०००.००	०.००	१६६०.३८	१६६०.३८
१२	प्रदेश समानिकरण अनुदान	१०२५८.००	२२०६.०२	७३५९.९८	१०२५८.००	२३९९.००	२७३०.००	५२९९.००	९६७.८८	०.००	९६७.८८
१३	प्रदेश विशेष अनुदान पूँजीगत	२५००.००	०.००	२५००.००	२५००.००	०.००	१०००.००	१०००.००	०.००	८२५.००	८२५.००
१४	प्रदेश समपुरक अनुदान पूँजीगत	९६००.००	०.००	९६००.००	९६००.००	०.००	९४०.००	९४०.००	०.००	९००.००	९००.००
१५	प्रदेश राजस्व बोर्डफाँड	१५४८.००	१५४८.००	०.००	१५४८.००	५४९.४९	०.००	५४९.४९	१९२.९९	०.००	१९२.९९
१६	संघीय राजस्व बोर्डफाँड	७२३९२.००	७२३९२.००	५५.००	७२३९२.००	३९८०३.९९	३५.००	३९८३८.५९	२८९३२.९४	३२.७५	२८९६४.८९
१७	आन्तरिक श्रोत	३९९९०.२३	२७६२७.६६	१९५६२.५८	३९९९०.२३	२२६४९.७८	५०२०.६०	२७६६२.३८	१५३४४.५३	२९४२.८५	१८२८७.३८
जम्मा		५९९६६८.२३	४०२५५६.८८	१९९४०८.५५	५९९६६८.२३	२०६७७२.९५	७५६७०.९१	२८२४३३.०५	१५८३८५.८५	२५००९.८५	१८३३९५.८५

१६. तोकिए बमोजिम अन्य कार्यको विवरण

- सबै कर्मचारी तथा पदाधिकारीहरुको सम्पत्ति विवरण संकलन गरी सम्बन्धीत निकायमा पठाईएको छ ।
- यस आ.ब.मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सर्तकर्ता केन्द्रबाट अख्तियार दुरुपयोग सम्बन्धि प्राप्त पत्रहरु तथा उजुरीहरुको नियमानुसार प्रतिक्रिया पठाईएको छ । सो सम्बन्धमा प्रमाण जुटाई फछर्वाँटको प्रक्रिया चलाईएको छ,
- महाकाली नगरपालिकाको आर्थिक व्यवस्थापन क्वातचब मार्फत संचालन गरिएको छ,
- पारिश्रमीकमा आधारित रोजकाज कार्यक्रम अंचालनमा रहेको छ,
- गरीबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम संचालनमा रहेको छ ।

१७. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण

क्र.सं.	टेलिफोन	वेभसाईट/फेसबुक	इमेल
१	०९३-४२०३३० (नगर प्रमुख) ०९३-४२०३३० (कार्यालय)	www.mahakalimundarchula.gov.np lokeshjoshi@mahakalimun.gov.np	mmdarchula@gmail.com info@mahakalimun.gov.np
२	टोल फ्री नं. १६६०९३४२१३७		

१८. वर्गीकरण तथा संरक्षण गरिएका सूचनाको नामावली र संरक्षण गर्न तोकिएको अवधि

क्र.सं.	वर्गीकरण तथा संरक्षण गरिएका सूचना	संरक्षण गर्न तोकिएको समयावधि	कैफियत

१९. सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिएको विवरण

सूचनाको हक सम्बन्धि ऐन बमोजिम सूचना माग भएको छैन तर सामान्य मौखिक तथा फोन र ठाडो निवेदन मार्फत सूचना माग भएका सूचनाहरु उपलब्ध गराउने प्रक्रिया रहेकोछ,

क्र.सं.	सूचना माग गर्ने निकाय	माग गरिएको सूचना	उपलब्ध गराईएको सूचना	कैफियत
१	ओलिभ ग्रुप अफ प्रालि लाजिम्पाट काठमाण्डौं श्री दिपक बयलकोटी	स्थानीयतहमा संचालित विद्यालय क्याम्पस र स्वास्थ्य संस्था तथा संस्थाका सम्पर्क व्यक्तिको सम्पर्क माध्यम	स्थानीयतहमा संचालित विद्यालय क्याम्पस र स्वास्थ्य संस्था तथा संस्थाका सम्पर्क व्यक्तिको सम्पर्क माध्यम	
२	श्री नर सिंह चैसिर	आब २०७८-०७९ को स्वीकृत बार्षिक बजेट	आब २०७८-०७९ को स्वीकृत बार्षिक बजेट पाना संख्या २८३	
३	श्री नर सिंह चैसिर	मालिकार्जन मावि धापमा खेल मैदान निर्माणको लागि विनियोजित बजेट, लागत अनुमान सम्झौता र कायदिश	मालिकार्जन मावि धापमा खेल मैदान निर्माणको लागि विनियोजित बजेट, लागत अनुमान सम्झौता र कायदिश सम्बन्धी विवरण	
४	सामुदायक ग्रामीण विकास समाज नेपाल दार्चुला	नगरपालिकाको वस्तुस्थिति विवरण	नगरपालिकाको वस्तुस्थिति विवरण	

२०. सूचना प्रकाशन सम्बन्धि व्यवस्था

- कार्यालयको सूचना पाटी मार्फत प्रकाशन तथा सार्वजनिक गर्ने गरिएको छ,
- कार्यालयको वेबसाईट मार्फत सार्वजनिक गर्ने व्यवस्था गरिएको छ,
- स्थानीय एफ.एम. रेडियो र पत्रपत्रिकाहरु मार्फत प्रसारण तथा प्रकाशन मार्फत सार्वजनिक गर्ने गरेको छ,
- २०७८ श्रावण देखि २०७८ पौष मसान्त सम्म प्रकाशित गरिएका सूचनाहरु देहाय बमोजिम रहेकोछ ।

सि. नं.	सूचना/बिषय	प्रकाशित मिति	अवधि	प्रकाशन प्रक्रिया
१	कुपोषित बच्चा पत्ता लगाउन Z-Score अभियान संचालन गर्ने	4/3/2078		
२	कार्य सम्पादन मुल्याङ्कन फारम सम्बन्धमा	4/5/2078		
३	सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी सूचना	4/5/2078		
४	सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना	4/12/2078		
५	कोभिड-१९ बिरुद्धको खोप अभियान संचालन हुने बारे	4/13/2078		
६	कोभिड-१९ बिरुद्धको खोप अभियान संचालन हुने बारे	4/21/2078		
७	कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने सम्बन्धमा।	4/28/2078		
८	IEMIS अद्यावधिक गर्ने सम्बन्धमा	5/4/2078		
९	Letter of intent	5/11/2078		
१०	सुदुपश्चिमेलीहरुको महान चाड गौरा पर्वको हार्दिक मंगलमय शुभकामना	5/13/2078		
११	शैक्षिक शत्र २०७८/७९ मा डिप्लोमा तथा प्रमाण पत्रको वर्गिकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागी आवेदन फारम	5/13/2078		
१२	कोभिड-१९ बिरुद्धको खोप अभियान संचालन हुने बारे	5/20/2078		
१३	विद्यालय संचालन सम्बन्धमा	5/21/2078		
१४	कोभिड-१९ बिरुद्धको खोप अभियान संचालन हुने बारे	5/25/2078		
१५	सार्वजनिक सूचना	5/27/2078		
१६	कोभिड-१९ को खोप अभियान संचालन हुने बारे	6/8/2078		
१७	नविकरण गर्ने सम्बन्धमा	6/20/2078		
१८	५०% अनुदानमा विउ वितरण सम्बन्धी सूचना	6/20/2078		
१९	हार्दिक समवेदना	7/5/2078		
२०	हार्दिक समवेदना	7/5/2078		

सि. नं.	सूचना/बिषय	प्रकाशित मिति	अवधि	प्रकाशन प्रक्रिया
21	कोभिड-१९ को खोप अभियान संचालन हुने वारे	7/8/2078		
22	नगर वसको समय तालिका परिवर्तन सम्बन्धी सूचना	7/15/2078		
23	खेलकुद प्रशिक्षक भर्ना सम्बन्धी सूचना	7/22/2078		
24	पोषण कार्यक्रममा सहभागी भईदिन हुन	7/25/2078		
25	खोरेत रोग सम्बन्धी सूचना	7/28/2078		
26	अतिविपन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी सूचना	7/30/2078		
27	अनुसुची २	7/30/2078		
28	सूचना प्रकाशन गरिएको वारे	8/16/2078		
29	राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव पेश गर्ने सम्बन्धमा	8/24/2078		
30	विद्यालय कर्मचारी तथा करार कर्मचारीको उमेर हद सम्बन्धमा	9/7/2078		
31	कक्षा ८ को आवेदन फारम भर्ने सम्बन्धमा	9/9/2078		
32	अतिरिक्त कक्षा संचालन सम्बन्धमा	9/9/2078		
33	महाकाली शिक्षा पत्रिका सम्बन्धी सूचना	9/11/2078		
34	जाडो विदा सम्बन्धी सूचना	9/19/2078		

२१. समस्या तथा चुनौति

- इन्टरनेट सुविधा दुरुस्त नभएकोले सूचना अध्यावधिक गर्न कठिनाई रहेको छ,
- सूचनाको हक सम्बन्धी उच्च क्षमताको अभावमा सूचना व्यवस्थापनमा कठिनाई रहेको छ,
- स्थानीय तहमा निर्धारित दरबन्दी संरचना अनुसार कर्मचारी व्यवस्थापन नहुँदा कार्य सम्पादनमा कठिनाई रहेकोछ,
- आवधिक योजना नहुनदा बार्षिक बजेट तथा कार्यक्रमको तादम्यतामा कठिनाई रहेकोछ।

२२. संघीय तथा प्रदेश सरकारबाट अपेक्षा

स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न महाकाली नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट देहाय बमोजिम अपेक्षा गरिएकोछ ।

- स्थानीय तहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न तालिम गोष्ठी सेमिनार संचालन गरिनु पर्ने,
- सूचना प्रविधि व्यवस्थापन तथा सूचनाको हक सम्बन्धी क्षमता अभिवृद्धि गर्ने क्रियाकलाप कार्यान्वयन गरिनु पर्ने,
- स्थानीय तहको नियमित अनुगमन गरी पृष्ठपोषण गर्ने,
- स्थानीय तहहरुबाट संचालन भएका कार्यक्रमहरुको नियमित अनुगमन गरी पृष्ठपोषण हुनु पर्ने,
- संघीय र प्रदेश सरकारबाट कार्यान्वयन हुने बजेट तथा कार्यक्रमको विवरण स्थानीय तहहरुलाई उपलब्ध गराईनु पर्ने,
- नगरपालिकाको आवधिक योजना निर्माण प्रक्रियामा सहयोग गर्नु पर्ने,
- तीन वटै तहको सरकार बीच नियमित समन्वय तथा सम्बन्ध स्थापित गराई सहयोग गर्नु पर्ने ।